

\* \* \* \* ° c a [i ^ \_ j p X [\$>] { [ ° a o S Y [ ° X l d d \ ] ° j \ p ^ ` Q ^ ° j \ R ^ ` b \$ [Y

यो फाराम भर्दा सही उत्तरको संकेतमा गोलो धेरा लगाउनुहोस् र अंक लेख्ने स्थानमा सबै अंकहरू नेपालीमा लेख्नुहोस् । यो फाराममा लेखिएका सम्पूर्ण विवरण पूरा गँड्हर भएमा मात्र फाराम दर्ता गरिनेछ । स्थानीय निकाय अधिकारीबाट यार फारामको पेज नं. ४ मा तथा बांकी पेजमा माग गरिएका प्रमाणहरूमा पनि छुटछुटै ब्राण्डित गराउनु पर्नेछ ।

**खण्ड १:** घर परिवारको परिचयात्मक विवरण

१.१ जिल्ला	१.२ गा.पा.का/न.पा	१.३ बडा नं.	१.४ गाउँ/बस्तीको नाम:	प्रमाण पेश गर्नुपर्ने
.....	.....	.....	.....	
<b>खण्ड २:</b> जनसांख्यिक विवरण				
२.१ आवेदकको पहिलो	बीचको	थर	आवेदकको नामांकित प्रतिलिपि	
नेपालीमा नाम				
बाबुकोनाम				
आमाको नाम				
२.२ आवेदकको लिङ्ग	१. पुरुष २. स्त्री ३. अन्य	२.३ उमेर:		
२.३ आवेदकको जात/जाति:				
२.४ फोन नं.:	२.५ मोबाइल नं.:			
<b>२.६ परिवारमूलीको शैक्षिक स्थिति</b>				
१. निरक्षर	२. साक्षर वा कक्षा ५ सम्म उत्तीर्ण	३. ६-८ उत्तीर्ण		
४. ९-१२ कक्षा उत्तीर्ण	५. स्नातकतह वा सोभन्दा माथिउत्तीर्ण			
<b>२.७ परिवारका अन्य सदस्यको शैक्षिक स्थिति</b>				
१. निरक्षर	२. साक्षर वा कक्षा ५ सम्म उत्तीर्ण	३. ६-८ उत्तीर्ण	साक्षर भए प्रमाणपत्रको प्रमाणित प्रतिलिपि	
४. ९-१२ कक्षा उत्तीर्ण	५. स्नातकतह वा सोभन्दा माथि उत्तीर्ण			
<b>२.८ परिवारको जम्मा सदस्य संख्या</b>				
(क) परिवारमा बालबालिकाहरू (०-०६ वर्षका) को संख्या:				
(ख) परिवारमा बालबालिकाहरू (०७-१४ वर्षका) को संख्या:				
(ग) परिवारमा बयस्क व्यक्तिहरू (१५-५९ वर्षका) को संख्या:				
(घ) परिवारमा बृद्ध/बृद्धा व्यक्तिहरू (६० वर्ष र माथिका) को संख्या:				
२.९ परिवारमा लेख्न र पढ्नु दुवै जान्ने साक्षर सदस्यहरूको संख्या:	६ वर्ष र माथिका सबै:	६ वर्ष र माथिका सबै:	२५ वर्ष र माथिका	
२.१० परिवारमा हाल निजी (प्राइमेट) स्कूल कलेज पढिरहेका विद्यार्थीहरू छन्?	१. छन्	पुरुष:	महिला:	२. छैन
२.११ परिवारको कुनै सदस्यमा कुनै किसिमको अपाङ्गता छ?	१.छ २. छैन	→ २.१२		
२.१२ परिवारमा अपाङ्गताको परिचयपत्र प्राप्त गर्नेहरूको संख्या कति छ?	१.रातो: २. निलो:	३. पहेलो:	४. सेतो:	५. कार्ड नभएका:
२.१३ महिला परिवारमूली भएको परिवारमा १५-५९ वर्षका अपाङ्गताको रातो र निलो कार्ड नपाएका पुरुषहरू कति छन्?	१. लागु नहुने	२. संख्या		
२.१४ परिवारको कुनै सदस्यलाई तलका मये कुनै गम्भीर प्रकृतिका दीर्घरोग लागेको छ?	१. छ	२. छैन	→ २.१५	
२.१५ तल दिइएका गम्भीर प्रकृतिका दीर्घरोग लागेका परिवार सदस्यहरूको संख्या कति छ?	१. क्यान्सर: २. मृगीला:	३. मुटुसम्बन्धी:	४. पार्किंसन/अल्जाइमर/दम/छारे रोग:	५. अन्य:
२.१६ तपाईंले परिवारमा कोही धरायसी कामदार राख्न भएको छ? (परिवारमै खाने सुन्ने गरी राखिएका नियमित कामदारहरू)	१.छ	२.छैन		
२.१७ हाल परिवारबाट हाल कोही अनुपस्थित रहेका व्यक्तिहरू छन्? (अक्सर वसोवास गरिरहेका बाहेका) १.छ	२.छैन	→ २.१८		
२.१८ हाल परिवारबाट अनुपस्थित व्यक्तिहरू कति जना छन्?	पुरुष:	महिला:	जम्मा:	

### खण्ड ३ः पारिवारिक विवरण

३.१ तपाईंको परिवारको आवासको स्वामित्व कस्तो छ?	१. निजी	२. भाडामा	३. संस्थागत	४. अन्य	निजी भए लालपूर्जाको प्रमाणित प्रतिलिपी, २,३,४ भए प्रमाणित पत्र																																								
३.२ तपाईंको परिवारले मात्र प्रयोग गरेका कोठाहरूको संख्या कति छन?					(स्थानीय निकाय पदाधिकारी बाट यो फाराममा प्रमाणिकरण भएकोलाई मानिने)																																								
३.३ तपाईंको परिवार बसेवास गरेको घरको जग के ले बनेको छ?	१. ठालान पिलरसहितको ४. काठको खम्बा	२. सिमेन्टको जोडाइ भएको ५. अन्य	३. माटोको जोडाइ भएको		घरको फोटोमा स्थानीय निकाय पदाधिकारीबाट छुटै प्रमाणित गरेको पत्र																																								
३.४ तपाईंको परिवार बसेवास गरेको घरको बाहिरी गारो के ले बनेको छ?	१. सिमेन्टको जोडाइ भएको इट/हुगा ३. काठ/फल्याक	२. माटोको जोडाइ भएको इट/हुगा ५. स्याउला/बांस	६. अन्य																																										
३.५ तपाईंको परिवार बसेवास गरेको घरको छाना के ले बनेको छ?	१. ठालान/सिमेन्ट ४. खर/पराल/छावाली	२. जस्ता/टिन/टायल/फिराटी/हुगा ५. अन्य	३. माटो/काठ/फल्याक																																										
३.६ तपाईंको परिवारमा कस्तो प्रकारको चर्पी छ?	१. फलसचर्पी (सही) २. Eh [R]	२. साधारण चर्पी	३. चर्पी नभएको																																										
३.७ तपाईंको परिवारमा बत्ती बालको लागि मुख्य रूपमा के प्रयोग गर्नु हुँदू?	१. विजुली २. सोलार ३. गोवरण्यास	४. मझौतेल	५. अन्य																																										
३.८ तपाईंको परिवारमा खाना पकाउन अवसर (मुख्य रूपमा) कुन इधन प्रयोग गर्नुहुँदू?	१. एल.पी.ग्यास २. मझौतेल/गोवरण्यास	३. काठ, दाउरा, गुईठा	४. अन्य (फारपात तथा फाल्तु बस्तु)																																										
३.९ तपाईंको परिवारले खाना पकाउनको लागि मुख्य रूपमा कुन प्रकारको चुल्हो प्रयोग गर्नुहुँदू?	१. ग्यास स्टोम/विजुली हिटर ४. माटोको/साधारण चुल्हो	२. मझौतेलको स्टोम ५. खुला अगेने	३. धुन्वारहित/सुधारिएको चुल्हो																																										
३.१० तपाईंको परिवारका लागि खानेपानीको मुख्य स्रोत कहो?	१. घरभित्र पाइप धारा ४. नदाकिएको इनार/कुवा	२. सार्वजनिक पाइप धारा ५. अन्य (खोला, नदी आदि)	३. ढाकिएको इनार, ट्युबवेल, मूलधारा																																										
३.११ तपाईंको परिवारको स्वामित्वमा तलका के के सुविधाहरू छन?	१. ल्याप्टोलाइन फोन २. मोबाइल फोन ३. टेलीमिजन ४. केलब वा डिस च्यानल ५. इन्टरनेट ६. कम्प्युटर/ल्यापटप	७. छ. २. छैन ८. मोटरसाइकल ९. टेम्पो, कार, बस, ट्रक १०. रिक्सा ११. वारिडमेसिन १२. रेफिजरेटर(फ्रिज) १३. सोलारहिटर/गिजर/कुलर	१.छ २.छैन १४. विद्युतीय पंखा १५. ट्रयाक्टर १६. पम्पसेट/थ्रेसर १७. डिपवोरिड १८. गोरु/राङा गाडा	१.छ २.छैन १९. विद्युतीय पंखा २०. ट्रयाक्टर २१. पम्पसेट/थ्रेसर २२. डिपवोरिड २३. गोरु/राङा गाडा	(स्थानीय निकाय पदाधिकारीबाट यो फाराममा प्रमाणिकरण भएकोलाई मानिने)																																								
३.१२ तपाईंको परिवारको स्वामित्वमा खेतीयोग्य (घरघडेरी, बन बनेलो, पर्ती, चौर, खाती जग्गा, खरबारीबाहेक) जग्गा जमिन छ?	१.छ	२.छैन	→३.१३																																										
३.१३ खेतीयोग्य मध्ये तलका जग्गा जमिनको क्षेत्रफल कति छ?																																													
<table border="1" style="width: 100%; border-collapse: collapse;"> <thead> <tr> <th rowspan="2">जग्गाजमिनकोप्रकार</th> <th colspan="5">क्षेत्रफल</th> </tr> <tr> <th>विधा</th> <th>कठाठा</th> <th>धुर</th> <th>रोपनी</th> <th>आना</th> <th>पैसा</th> </tr> </thead> <tbody> <tr> <td>१. VDP VLA V[CA c]J\RK R</td> <td></td><td></td><td></td><td></td><td></td><td></td></tr> <tr> <td>२. एकबाली/मात्र लाम्बनेहत</td><td></td><td></td><td></td><td></td><td></td><td></td></tr> <tr> <td>३. बारी</td><td></td><td></td><td></td><td></td><td></td><td></td></tr> <tr> <td>४. स्थायी प्रकृतिका नगदेबाली चिया, कपी, अलैची, फलफूल आदि लागेको र पोखरी</td><td></td><td></td><td></td><td></td><td></td><td></td></tr> </tbody> </table>	जग्गाजमिनकोप्रकार	क्षेत्रफल					विधा	कठाठा	धुर	रोपनी	आना	पैसा	१. VDP VLA V[CA c]J\RK R							२. एकबाली/मात्र लाम्बनेहत							३. बारी							४. स्थायी प्रकृतिका नगदेबाली चिया, कपी, अलैची, फलफूल आदि लागेको र पोखरी											
जग्गाजमिनकोप्रकार		क्षेत्रफल																																											
	विधा	कठाठा	धुर	रोपनी	आना	पैसा																																							
१. VDP VLA V[CA c]J\RK R																																													
२. एकबाली/मात्र लाम्बनेहत																																													
३. बारी																																													
४. स्थायी प्रकृतिका नगदेबाली चिया, कपी, अलैची, फलफूल आदि लागेको र पोखरी																																													
३.१४ तपाईंको परिवारको स्वामित्वमा तल उल्लेखित पशुपक्षीहरू छन् छैनन? १. छ २. छैन																																													
३.१५ तल उल्लेखित पशुपक्षीहरू कति छन?																																													
<table border="1" style="width: 100%; border-collapse: collapse;"> <thead> <tr> <th>पशुपक्षी</th> <th>संख्या</th> <th>पशुपक्षी</th> <th>संख्या</th> </tr> </thead> <tbody> <tr> <td>१. गाई/गोरु</td> <td>१. छ २. छैन</td> <td>५. भेडा/बाखा</td> <td>१.छ २. छैन</td></tr> <tr> <td>२. रांगा/भैसी</td> <td>१. छ २. छैन</td> <td>६. सुगुर/बुगुर</td> <td>१.छ २. छैन</td></tr> <tr> <td>३. याक/नाक/चौरी</td> <td>१. छ २. छैन</td> <td>७. कुखुरा</td> <td>१.छ २. छैन</td></tr> <tr> <td>४. घोडा/खच्चर</td> <td>१. छ २. छैन</td> <td>८. हास</td> <td>१.छ २. छैन</td></tr> </tbody> </table>	पशुपक्षी	संख्या	पशुपक्षी	संख्या	१. गाई/गोरु	१. छ २. छैन	५. भेडा/बाखा	१.छ २. छैन	२. रांगा/भैसी	१. छ २. छैन	६. सुगुर/बुगुर	१.छ २. छैन	३. याक/नाक/चौरी	१. छ २. छैन	७. कुखुरा	१.छ २. छैन	४. घोडा/खच्चर	१. छ २. छैन	८. हास	१.छ २. छैन																									
पशुपक्षी	संख्या	पशुपक्षी	संख्या																																										
१. गाई/गोरु	१. छ २. छैन	५. भेडा/बाखा	१.छ २. छैन																																										
२. रांगा/भैसी	१. छ २. छैन	६. सुगुर/बुगुर	१.छ २. छैन																																										
३. याक/नाक/चौरी	१. छ २. छैन	७. कुखुरा	१.छ २. छैन																																										
४. घोडा/खच्चर	१. छ २. छैन	८. हास	१.छ २. छैन																																										

खण्ड ४: परिवारको आम्दानी तथा खर्चको विवरण

<p>४.१ तपाईंको परिवारको कुनै सदस्यको तलबी जागिर छ ?</p> <p>१. छ                            २. छैन</p>	<p>सम्बन्धित निकायको आधिकारीक पत्र</p>
<p>४.२ तलबी जागिर छ भने कृन क्षेत्रमा छ ? (एक भन्दावही सदस्यको तलबी जागिर छ भने तलका मध्ये अधिल्ला विकल्पलाई पहिलो प्राथमिकता दिनुदैस्)</p> <p>१.सरकारी/ सार्वजनिक संस्थान                            २. गैरसरकारी संस्था                            ३. निवासी संस्था                            ४.अन्य</p>	
<p>४.३ तलबी जागिर खाने परिवार सदस्यहरूमध्ये सबैभन्दा धेरै कमाउने सदस्यको मासिक तलब कति छ ?</p> <p>१.रु.५,000 भन्दा कम                            २.रु.१०,000 भन्दा कम                            ३.रु. १५,000 भन्दा कम ४.रु.२०,000 भन्दा कम                            ५.रु.२०,000 वा सोभन्दा बढी</p>	<p>मासिक तलब खुलेको प्रमाणित पत्र</p>

४.४ तपाईंको परिवारको कुनै सदस्यले PAN वा VAT नम्बर लिएको उद्योग/व्यापार वा व्यवसाय सञ्चालन गरेको छ ? १.छ २.झैन	नम्बर लिएको उद्योग/व्यापार वा व्यवसाय सञ्चालन गरेको छ ?	छ, भने सञ्चालन गरेको प्रमाणित पत्र
४.५ तपाईंको परिवारको आम्दानीका स्रोतहरू के के हुन् ? (बहुउत्तर-सम्मिलन छ) १.कृषिकार्य/पशुपालन ४. पेन्सन, भाडा, व्याज ,लाभांश ७.सानातिना पटके व्यापार/आर्थिक क्रियाकलाप	२.गैर कृषि उद्योग/व्यापार व्यवसाय ५.विप्रेषण ८. दान, दातव्य, मानने	३.जागिर ६.वैनिक ज्यालादारी ९.अन्य
४.६.१ [Dp] [R` क्ल_[\$C Ra.] i ` & " Yat\Y[" h a " X[9\A "] 2 Y[" eCcR` ZEh [" OVf O[Rm h [R j \$R[Rand]R १. रु. ५० हजारभन्दा कम ३. " रु.१ लाख देखि रु. २ लाखभन्दा कम	२. रु.५० हजारदेखि रु.१ लाखभन्दा कम ४.रु. २ लाख देखि रु. सोभन्दामाथि	
४.७ तपाईंको परिवारको हालको न्यूनतम आवश्यकताको लागि चाहिनेभन्दा जम्मा आम्दानीको अवस्था कस्तो छ? १.प्रशस्त २.ठीक	३. कम	४.ज्यादैकम
४.८ तपाईंको घरमा परिवार सञ्चालनको लागि मासिक औसत कति खर्च गरिन्छ? विगत १२ महिनाको खर्चबाट हिसाब गरि निकाल्ने (आफ्नौ उत्पादनको र खरिद गरेको खाद्यान्न समेत, लत्ताकपडा, शिक्षा र साधारण औपचार्यउपचार, घरभाडा र अन्य नियमित किसिमका साधारण खर्चहरू मात्र समावेश गर्ने ) १.रु.५ हजारभन्दा कम ३.रु.१० हजार देखि रु. १५ भन्दा कम	२.रु. ५ हजार देखि रु. १० हजारभन्दा कम ४.रु.१५ हजार र सोभन्दा माथि	(स्थानीय निकाय पदाधिकारीबाट यो फाराममा प्रमाणिकरण भएकोलाई मानिने)
४.९ विगत १२ महिनामा परिवारको नियमित आम्दानी (खेतीपाती, पशुपालन, उद्योग, व्यापार, व्यवसाय, जागिर, पेन्सन, भाडा, व्याज, लाभांश, विप्रेषण र अन्य) ले कति महिना खानपूर्यो ? १.० ३ महिनासम्म ४.० १२ महिना भन्दाकम	२.० ६ महिनासम्म ५.० वर्षैरी वा सोभन्दा बढी	३.० ९ महिनासम्म
४.१० नपुग महिनाको लागि कसरी खानेकुरा प्राप्त गर्नुभयो ? १.सानातिना पटके व्यापार/आर्थिक क्रियाकलाप	२. ज्याला मजुदुरी	३.ऋण, पैचो
४.११ विगत १२ महिनामा तपाईंको परिवारले विदेशबाट नगद वा जिन्सी विप्रेषण (Remittance) प्राप्त गरेको छ? १. छ २.झैन		४. अन्य
४.१२ विज त १२ महि\Y[" d\I [Rक्ल_[\$h Y[" h a " \p\j \p\l[Rमd[R... 42		

## खण्ड ५: सहकारीसम्बन्धी विवरण

५.१ तपाईंको परिवार सदस्य कुनै सहकारी संस्थाको सदस्य हुनुहुन्छ ? १.छ २. छैन	हुनुहुन्छ भने आधिकारिक पत्र
५.२ कस्तो किसिमको सहकारी संस्थाको सदस्य हुनुहुन्छ (बहुउत्तर सम्भव छ)? १. बचत तथा ऋण २.कृषि ३.दुर्घट ४.बहुउद्देश्यीय ५.अन्य	
५.३ विगत १२ महिनामा तपाईंको परिवार सदस्यले सहकारीसंस्थाबाट कर्जा प्राप्त गरेको छ ? १.छ २. छैन	छ भने आधिकारिक पत्र
५.४ विगत १२ महिनामा तपाईंको परिवार सदस्यले सहकारी बाहेक कुनै वित्तीय संस्थाबाट विना धितो ऋण प्राप्त गरेको छ? १. छ २.छैन	

ਖੱਡ ੬: ਵਿਵਿਧ

६.१ तपाईंको परिवारबाट १५ वर्षभन्दा कम उमेरको वालबालिका कतै घरायसी कामदारको रूपमा बसेका छन्? १.छ २. छैन	छ भने पूर्ण विवरण खुलाएको पत्र
६.२ तपाईंको परिवारको सदस्य कुनै स्थानीय संस्था (राजनैतिक, सामाजिक, सहकारी वा अन्य)को निर्णायक तहमा हुनुहुन्छ ? १.छ २. छैन	छ भने आधिकारिक पत्र
६.३ तपाईंकी विचारमा तपाईंको परिवार यस समुदायको गरिब परिवार हो? १. हो २. होइन	

## कबुलियतनामा:

मैले यस फाराममा आफ्नो परिवारको सबै सत्य विवरणहरू राम्ररी पढेर/सुनेर/बुझेर राजी खुसीसाथ सहिछाप गरेको छु । मैले उपलब्ध गराएको विवरण सांचो हो, छानविन गर्दा भुठो ठहरिएमा कानुन बमोजिम सजाय भोग्न तयार छु ।

घर परिवारमूलीको नाम,

ओँठाछाप

थरः.....

हस्ताक्षरः.....

मिति:.....

दा. बा.

आवेदकको नामथरः.....

ओँठाछाप

हस्ताक्षरः.....

मिति:.....

दा. बा.

\*\*\*\*\*

## स्थानीय निकायका पदाधिकारीद्वारा प्रमाणीकरण

यस.....(गा.पा./न.पा./उप.म.न.पा/म.न.पा) वडा नं.....मा स्थायी बसोबास गर्ने श्री.....ले उपलब्ध गराउनु भएको विवरण सांचो भएको प्रमाणित गर्दछौं । छानविन गर्दा भुठो ठहरिएमा कानुन बमोजिम सजाय भोग्न तयार छौं ।

स्थानीय जनप्रतिनिधिको नामः .....

स्थानीय निकायका कर्मचारीको नामः .....

पदः .....

पदः .....

ठेगाना: .....

ठेगाना: .....

टेलिफोन (ल्याण्डलाइन):.....

टेलिफोन (ल्याण्डलाइन):.....

मोबाइल नं.: .....

मोबाइल नं.: .....

E-mail:.....

E-mail: .....

हस्ताक्षरः.....

हस्ताक्षरः .....

मिति:.....

मिति:.....

कार्यालयको छाप

--